

1437 Bannock St.
Denver, CO 80202
p: 720.865.7695
JIC_news@denvergov.org

मिडिया विज्ञप्ति तुरुन्तै जारीको लागि

शुक्रबार, अप्रिल ३, २०२०

कोभिड-१९ को भौतिक दूरीको नियमहरू बावजुद डेन्भरले अस्थायी रूपमा केही सडकहरू बन्द गरेर अर्के वैकल्पिक बाटो प्रयोग गर्ने

डेन्भर- डेन्भरको यातायात तथा पूर्वाधार विभागले डेन्भरका बासिन्दाहरूलाई शारीरिक दूरी कायम राख्ने आवश्यकताहरूको पालना गर्दा पैदल हिँडडुल गर्न, बाईक चलाउन र कुद्नको लागि थप ठाउँ बनाउन अस्थायी रूपमा आवागमन हुने सडकहरू बन्द गरेर वैकल्पिक बाटो प्रदान गरिरहेको छ। कारको आवतजावतको लागि हालै प्रयोग नभइरहेको यस अतिरिक्त ठाउँले, मानिसहरूलाई घर बाहिरको आनन्द लिन र पैदल हिँडडुल गर्न, बाईक चढ्न वा यस समयमा ताजा हावा लिएर थप सहज महसुस गराउँदछ। आवतजावतमा यातायातका साधनहरूलाई आधिकारिक रूपमा केही क्षेत्रहरूमा बन्द गरेर, शहरले सबैजनाको लागि अझै सुरक्षित सडकहरू प्रदान गर्ने आफ्नो [भिजन जिरो](#) का प्रयासहरूसँग पङ्क्तिबद्ध बनाएर सुरक्षित अनुभव प्रदान गर्ने आशा गर्दछ।

शनिबार, अप्रिल ४ मा निश्चित बिन्दुमा सुरु हुने र अन्त्य हुने सडकहरू यस प्रकारका छन्:

Capitol Hill समुदाय

- o E. 11th Avenue Lincoln Street देखि Humboldt Street सम्म

Sloan Lake समुदाय

- o Bryon Place Zenobia Street देखि Stuart Street सम्म
- o Stuart Street 24th Avenue देखि 21st Avenue सम्म

North Capitol Hill/City Park West समुदायहरू

- o E. 16th Avenue Lincoln Street देखि City Park Esplanade सम्म

धेरै स्थानहरू कार्यान्वयनका लागि समीक्षा भइरहेका छन् र कोभिड-१९ को जोखिम रहेका क्षेत्रहरू भनेर शहरको वेबसाईट www.denvergov.org मा आगामी दिनमा सूचीबद्ध गरिनेछन्। पहिला हेरिदै

रहेका क्षेत्रहरू भनेका अत्यधिक जनसंख्याको घनत्व भएका आसपासका क्षेत्रहरू हुन् जहाँ ठाउँको धेरै आवश्यकता रहेको हुन्छ र जहाँ नजिकैका पार्कहरूले उल्लेखनीय प्रयोग र क्षमता पहुँच गरिरहेका हुन्छन् । पार्क वा पदचिन्हमा तत्काल पहुँच नभएको सहरका क्षेत्रहरू पनि प्राथमिकतामा पारिँदै छन् ।

यातायात निश्चित सुरुवाती बिन्दु देखि पुग्ने गन्तव्यसम्म हुने भएकोले स्थानीय पहुँचलाई अझै पनि अनुमति हुनेछ, जसको मतलब सडकमा बसोबास गर्ने मानिसहरू, वा बन्द सडक बाटोको खण्डमा गन्तव्य रहेको मानिसहरूलाई पहुँच दिन, पहुँचको अनुमति हुनेछ । कारहरूमा भएका मानिसहरूलाई बिस्तारै जानको लागि र यी आउने जाने सडकहरूमा अत्यधिक सावधानी अपनाउन आग्रह गरिन्छ ।

निश्चित सुरुवात र गन्तव्य बिन्दु भएको ट्राफिकले गर्दा यी निम्न रोडवे छेउका स्थानमा निम्न क्रियाकलापहरू छुट दिइनेछः

- हिड्ने, साईकल चलाउने र कुद्ने जस्ता कम रफ्तारका क्रियाकलापहरू । मानिसहरूले भौतिक दूरी कायम गर्नुपर्दछ र यात्राको प्रकार बावजुत एकअर्का प्रति सचेत हुनुपर्दछ ।
- आपतकालीन सवारी साधन र सडकमा बस्ने मानिसहरूलाई पहुँचको अनुमति छ ।
- सामान डेलिभरी गर्ने वा अर्डरहरू लिन जाने जस्ता आवश्यक व्यवसायका गतिविधिहरू मानिसहरू जसले सडकको छेउबाट जान र पुग्न यात्रा गर्छन्, तिनीहरूलाई रोडवेको पहुँच लिन अनुमति दिइन्छ ।
- सडकमा पार्किङ गरेर राख्ने अनुमति छ । यद्यपि, डेन्भरले अझै आगो हाईड्रेन्ट क्लीयरन्स क्षेत्रहरू, रोकन नमिल्ने क्षेत्र, लोड गर्ने क्षेत्रहरू, अवरुद्ध सवारी चलाउने बाटो र गल्लीहरू लागू गरिरहेको छ । [हालको पार्किङ नियमहरूको](#) बारेमा थप जानकारी शहरको वेबसाईटमा फेला पार्न सकिन्छ ।

निश्चित सुरुवात गर्ने र पुग्ने ट्राफिक बाटोको कारण यी खण्डहरूमा छुट नहुने क्रियाकलापहरू निम्न छन् तर तिनीहरूमा मात्र सिमित छैनन्:

- सामूहिक भेला
- पिकनिकको आयोजना
- टेबुल, कुर्सी, खेल उपकरणहरू, इत्यादिको सेट अप ।

यी सडक बाटोको प्रयोगसँग सम्बन्धित सरोकारका विषय वा प्रश्नहरू भएका मानिसहरूले 311 मा सम्पर्क गर्न सक्नुहुन्छ ।

यी अस्थायी रूपमा बन्द सडकका बाटोहरूमा फोहर सङ्कलन, सडक बढार्ने, र हिउँ सोर्ने गतिविधिहरू अझै जारी रहनेछ । कोलोराडो राज्यको घरमा बस्ने आदेश अनुरूप, सडकहरू अर्को सूचना नभएसम्म बन्द रहनेछन् ।

सडक बाटो बन्द हुने बारेमा थप जानकारी कोभिड-१९ क्षेत्रमा शहरको वेबसाईट www.denvergov.org मा वा 311 मा फोन गरेर प्रदान गरिनेछ ।

###